



कालिका नगरपालिका  
नगर कार्यपालिकाको कार्यालय  
रेडक्रसग्राम, चितवन ।  
नागरिक वडापत्र

क्र.सं.	उपलब्ध हुने सेवाहरु	आवश्यक कागजात प्रमाणहरु	लाग्ने दस्तुर/ सेवा शुल्क	लाग्ने समयावधि	जिम्मेवार शाखा/ पदाधिकारी	गुनासो सुन्ने अधिकारी
१	घर नक्सा पास तथा निर्माण इजाजत प्राप्त गर्न	१. घर नक्सा निवेदन सहितको तोकिएको किताब २. मालपोत वा सम्पत्ती कर तिरेको रसिद ३. घर बन्ने जग्गाको लालपूर्जाको प्रतिलिपी ४. नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ५. पासपोर्ट साईजको २ प्रति फोटो ६. निर्माण गरिने घरको A3 साइजको पेपरमा स्केल खुलेको ३ सेट नक्सा ७. ठेकेदार सँगको सम्झौता (ठेकेदारमार्फत निर्माण गर्दा ) ८. सुपरीवेक्षक राखेको भए सुपरीवेक्षक सँगको सम्झौता ९. नियमानुसार प्लिन्थ लेभल र स्ट्रक्चरको निर्माण अनुमति लिएको पत्र १०. प्रमाणित चार किल्ला प्रतिलिपि ११. कित्ता नम्बर स्पष्ट भएको प्रमाणित नापी नक्शा	घरको क्षेत्रफल र प्रयोजन अनुसार	३५ दिन	भवन निर्माण शाखा	नगर प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत
२	पुरानो घरको नक्शा पास अभिलेखिकरण	१. घर नक्सा निवेदन सहितको तोकिएको किताब २. जग्गाधनी प्रमाण पूर्जाको प्रमाणित प्रतिलिपि ३. चालु आर्थिक वर्षको सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि ४. नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि ५. कित्ता नम्बर स्पष्ट भएको नापी नक्साको प्रमाणित प्रतिलिपि ६. प्रमाणित चार किल्ला ७. घरको स्पष्ट रंगिन फोटो ८. अभिलेखको लागि मञ्जुरीनामाको हकमा नगरपालिकाको रोहवरमा मञ्जुरीनामा गरेको पत्र र मञ्जुरीनामा लिने दिने दुवैको नेपाली नागरिकताको प्रमाण पत्रको एक एक प्रति प्रतिलिपि	घरको क्षेत्रफल र प्रयोजन अनुसार	३५ दिन	भवन निर्माण शाखा	नगर प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत

३	बाटो लगतकट्टा सिफारिस	१. निवेदन २. सम्बन्धित वडा कार्यालयबाट प्राप्त सिफारिस ३. जग्गा धनी पुर्जाको प्रतिलिपि ४. नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ५. अमिनको प्रतिवेदन ६. प्रमाणित नापि नक्शा ७. सम्पत्ति कर तिरेको रसिद ८. अंशवण्डा प्रयोजनका लागी लगतकट्टा गर्नु परेमा अशियाहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि	जग्गाको मूल्यांकनको २ प्रतिशत / अंशवण्डा प्रयोजन तथा चलितमा रहेको बाटोको हकमा ०.५ प्रतिशत	१५ दिन	भवन निर्माण शाखा	नगर प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत
४	अमिन सेवा लिनको लागि	१. तोकिएको ढाँचामा निवेदन २. लालपुर्जाको प्रतिलिपि ३. नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ४. प्रमाणित नापि नक्शा ५. सम्बन्धित वडा कार्यालयको सिफारिस	प्रति कित्ता रु १०००	१५ दिन	भवन निर्माण शाखा	नगर प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत
५	निर्माणकर्मी सुचिकरण/नवि करण	१. तोकिएको ढाँचामा निवेदन २. निर्माणकर्मीको नेपाली नागरिकताको प्रतिलिपि ३. निर्माण सम्बन्धि तालिम लिएको प्रमाणपत्रको प्रतिलिपि ४. पासपोर्ट साइजको २ प्रति फोटो	सुचिकरण रु ३०००, नविकरण रु १०००	प्रमाण पुगेको निवेदन उपर सोही दिन	भवन निर्माण शाखा	नगर प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत
६	कन्सल्टेन्सी सुचिकरण/नवि करण गर्न	१. तोकिएको ढाँचामा निवेदन २. कन्सल्टेन्सी दर्ता प्रमाणपत्रको प्रतिलिपि ३. मूल्य अभिवृद्धि कर वा पान दर्ता प्रमाणपत्रको प्रतिलिपि ४. कन्सल्टेन्सिको प्रोफाइल ५. घर धनीसँगको सम्झौता पत्र ६. कन्सल्टेन्सीमा काम गर्ने इन्जिनियरको शैक्षिक प्रमाणपत्रको प्रतिलिपिहरु ७. प्रतिवद्धता पत्र ८. कन्सल्टेन्सी सञ्चालकको २ प्रति पासपोर्ट साइजको फोटो ९. करचुक्ता प्रमाणपत्रको प्रतिलिपि	सुचिकरण रु ५००० / नविकरण रु ३०००	१ हप्ता	भवन निर्माण शाखा	नगर प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत

७	योजना सम्झौता (उपभोक्ता समितिसँग )	<p>१. सम्झौता गरिपाउँ भन्ने निवेदन</p> <p>२. उपभोक्ता समितिले योजना सम्झौता गर्न र खाता सञ्चालन गर्न अध्यक्ष, सचिव र कोषाध्यक्षलाई अधिकार दिने गरी गरेको निर्णय प्रतिलिपी</p> <p>३. उपभोक्ता समितिमा मुख्य पद ( अध्यक्ष, सचिव र कोषाध्यक्ष ) मध्ये कम्तिमा एक पद सहित कम्तिमा तेत्तीस प्रतिशत महिला हुने गरी उपभोक्ता समिति गठन गरेको निर्णयको प्रतिलिपि</p> <p>४. तोकिएको जन सहभागिता खर्च उठाइ बैंक जम्मा गरेको निस्सा ( भौचर )</p> <p>५. उपभोक्ता समितिका मुख्य पदाधिकारीहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपी</p> <p>६. सम्बन्धित वडा कार्यालयको सिफारिश पत्र</p> <p>७. प्राविधिकबाट स्थलगत नाँपजाँच गरी तयार गरिएको स्वीकृत लागत अनुमान तथा दर विश्लेषण</p>	निशुल्क	३ दिन	योजना शाखा	नगर प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत
८	रनिङ विल भुक्तानी (उपभोक्ता समितिसँग )	<p>१. बीस हजार रुपैया सम्मको खरिदमा पान बील र सो भन्दा माथिको खरिदमा भ्याट बील पेश गर्नुपर्ने</p> <p>२. कुनै आयोजनाको कुनै खण्ड कार्य सम्पन्न भएमा सम्पन्न भएको खण्ड मापन योग्य छ भने रनिङ विल भुक्तानी माग गर्न सकिने</p> <p>३. रनिङ बील भुक्तानी माग गर्ने सम्बन्धमा उपभोक्ता समितिले गरेको खर्च अनुमोदन सहितको निर्णय</p> <p>४. कामको विवरण सहित बील भरपाइ र डोर हाजिरी भए सो समेत सम्बन्धित अध्यक्षले प्रमाणित गरी पेश गर्ने</p> <p>५. कामको नापजाँच गरी प्राविधिकले तयार गरेको प्रतिवेदन</p> <p>६. अनुगमन समितिको प्रतिवेदन</p> <p>७. सम्पन्न भएको निर्माणको फोटो</p> <p>८. सम्बन्धित वडा कार्यालयको सिफारिश</p> <p>९. मेशिनरी उपकरण भाडामा प्रयोग गरेको भए सम्झौता र लगबुक</p> <p>१०. निर्माण कार्यको गुणस्तर सुनिश्चितताका लागि प्राविधिक/ ल्याब परीक्षण गरिनुपर्ने भएमा सो परीक्षण गरेको रिपोर्ट</p> <p>११. रनिङ बिल भुक्तानी पाउँ भन्ने निवेदन</p>	निशुल्क	१० दिन	योजना शाखा	नगर प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत

९	अन्तिम बील भुक्तानी (उपभोक्ता समितिसँग )	<ol style="list-style-type: none"> <li>१. काम सम्पन्न भएकोले अन्तिम बील भुक्तानी माग गर्ने भन्ने व्यहोराको उपभोक्ता समितिको खर्च अनुमोदन सहितको निर्णय/निवेदन</li> <li>२. अनुगमन समितिले अनुगमन गरी काम सम्पन्न भएको र काम स्वीकारयोग्य रहेको भन्ने व्यहोराको प्रतिवेदन</li> <li>३. खर्च सार्वजनिकरण वा समुदायमा सार्वजनिक सुनुवाइले अनुमोदन गरेको निर्णय</li> <li>४. बिल भरपाइ र डोर हाजिरी फाराम</li> <li>५. काम शुरु हुन भन्दा पहिले, भईरहेको र सम्पन्न पछिको फोटोहरु</li> <li>६. सम्बन्धित वडा कार्यालयको सिफारिश</li> <li>७. कार्य सम्पन्न प्रतिवेदन / योजना स्वीकार प्रतिवेदन</li> <li>८. कार्यालयबाट गरिने अनुगमनको निर्णय / प्रतिवेदन</li> <li>९. पाँच लाख वा सो भन्दा माथिको योजनाको हकमा योजना सुचना पाटी अनिवार्य राख्नुपर्ने</li> <li>१०. संलग्न कागजात र विल भर्पाईको पंजिका</li> </ol>	निशुल्क	१० दिन	योजना शाखा	नगर प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत
१०	घ वर्गको निर्माण व्यवसायी दर्ता	<ol style="list-style-type: none"> <li>१. उद्योग विभागको दर्ता प्रमाण पत्र र प्रवन्धपत्रको प्रतिलिपि</li> <li>२. कम्तीमा प्रमाणपत्र तह उत्तीर्ण गरेको सव इन्जिनियर, प्रशासन सहायक र लेखा सहायकको नियुक्ति पत्र र सो सँग सम्बन्धित कागजपत्र</li> <li>३. ट्रिपर १ थान, ट्रयाक्टर १ थान, मिक्सर १ थान, Theodolite १ थान, Level machine १ थान, वाटर पम्प ३ थान र भाइब्रेटर ३ थान खरिद गरेको वा भाडामा लिएको कागजात</li> <li>४. मेकानिकल ईन्जिनियरले माथि उल्लेखित उपकरण ठिक अवस्थामा रहेको भनी प्रमाणित गरेको कागजपत्र</li> <li>५. विमाको कागजातको प्रतिलिपि</li> <li>६. करचुक्ता प्रमाणपत्रको प्रतिलिपि</li> <li>७. तोकिए बमोजिमको ढाँचामा निवेदन</li> </ol>	रु. ६०००	नियमानुसार	योजना शाखा	नगर प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत
११	घटना दर्ता संशोधन	<ol style="list-style-type: none"> <li>१. संशोधन गर्नुपर्नाको कारण सहितको निवेदन</li> <li>२. सम्बन्धित वडा कार्यालयको सिफारिश</li> <li>३. आवश्यक पर्ने अवस्थामा स्थानीय समुदायको सर्जिमिन मुचुल्का</li> <li>४. नागरिकता प्रमाणपत्रको प्रतिलिपि</li> </ol>	रु ५०	सोही दिन	सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा	नगर प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत

		<p>५. दर्ता रजिष्टरको प्रतिलिपी</p> <p>६. शैक्षिक योग्यताको प्रमाणपत्र वा अन्य विवरण खुल्ने कागजातहरू</p>				
१२	विद्यालय अनुमति	<p>१. तोकिए बमोजिमको निवेदन</p> <p>२. अभिभावक भेलाको निर्णयको प्रतिलिपी वा संस्थागत विद्यालयको हकमा सञ्चालकहरूको निर्णयको प्रतिलिपी</p> <p>३. नजिकमा रहेका दुईवटा सामुदायिक विद्यालयको व्यवस्थापन समितिको निर्णय सहितको सहमतिपत्र</p> <p>४. गुठीको विद्यालय भए गुठीको विधान, गुठीयारहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपि र गुठी दर्ताको प्रमाणपत्रको प्रतिलिपि</p> <p>५. जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि</p> <p>६. जग्गा वा भवन भाडामा लिएको भए कम्तिमा ५ वर्षसम्मको भाडामा लिएको सम्झौता र बहाल कर तिरेको रसिद</p> <p>७. शिक्षकहरूको नियुक्तिपत्र, शैक्षिक योग्यताको प्रमाणपत्रहरू, नागरिकताको प्रमाणपत्र र स्थायी अध्यापन अनुमतिपत्रको प्रतिलिपीहरू</p> <p>८. संस्थागत विद्यालयको हकमा स्वीकृत भएको शुल्कको विवरण</p> <p>९. संस्थागत विद्यालयको हकमा कम्पनी दर्ता प्रमाणपत्र, प्रबन्धपत्र, विनियमावली र करमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि</p> <p>१०. पाठ्यपुस्तक तथा पाठ्य सामग्रीहरूको सूची</p> <p>११. शैक्षिक सामग्रीहरूको सूची</p> <p>१२. सामुदायिक विद्यालयको हकमा स्रोतको सुनिश्चितता हुने आधारहरू</p> <p>१३. तोकिएको अन्य मापदण्ड पुरा भएको विद्यालय निरीक्षकको राय सहितको प्रतिवेदन</p> <p>१४. सम्बन्धित वडा कार्यालयको सिफारिश</p>	विद्यालयको तह र प्रकृति अनुसार	नियमानुसार	शिक्षा शाखा	नगर प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत
१३	विद्यालयको कक्षा थपको अनुमति	<p>१. तोकिए बमोजिमको निवेदन</p> <p>२. विद्यालय व्यवस्थापन समितिको निर्णय</p> <p>३. नजिकमा रहेका दुईवटा सामुदायिक विद्यालयको व्यवस्थापन समितिको निर्णय सहितको सहमतिपत्र</p> <p>४. तल्लो कक्षाको अनुमतिपत्रको प्रतिलिपि</p> <p>५. संस्थागत विद्यालयको हकमा कम्पनी दर्ता प्रमाणपत्र, प्रबन्धपत्र,</p>	विद्यालयको तह र प्रकृति अनुसार	नियमानुसार	शिक्षा शाखा	नगर प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत

		<p>विनियमावली र करमा दर्ता भएको र गत आ.व.को करचुक्ता प्रमाणपत्रको प्रतिलिपि</p> <p>६. जग्गा धनी प्रमाण पूर्जा, भवनको नक्सा पास वा भाडामा भए कम्तिमा ५ वर्षको भाडाको सम्झौतापत्र र बहालकर तिरेको रसिदको प्रतिलिपिहरू</p> <p>७. शिक्षकहरूको नियुक्तिपत्र, शैक्षिक योग्यताको प्रमाणपत्रहरू, नागरिकताको प्रमाणपत्र र स्थायी अध्यापन अनुमतिपत्रको प्रतिलिपिहरू</p> <p>८. कक्षागत रूपमा स्वीकृत भएको शुल्कको विवरण</p> <p>९. पाठ्य पुस्तक, पाठ्य सामग्री तथा अन्य शैक्षिक सामग्रीहरूको विवरण</p> <p>१०. सामुदायिक विद्यालयको हकमा स्रोतको सुनिश्चितता हुने आधारहरू</p> <p>११. तोकिएको अन्य मापदण्ड पुरा भएको विद्यालय निरीक्षकको राय सहितको प्रतिवेदन</p> <p>१२. सम्बन्धित वडा कार्यालयको सिफारिश</p>				
१४	विद्यालय ठाउँ सार्ने	<p>१. विद्यालय ठाउँसारीको लागि निवेदन</p> <p>२. विद्यालय दर्ता प्रमाण पत्रको प्रतिलिपि</p> <p>३. स्थानीय तहको नामको नविकरण सहितको व्यवसाय दर्ता प्रमाण पत्र</p> <p>४. संस्थागत विद्यालयको हकमा चालु आ.व. सम्मको सरी जाने ठाउँ र हालको ठाउँ दुवैको सम्पत्ति कर तिरेको रसिद</p> <p>५. बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिद</p> <p>६. स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि</p> <p>७. निरीक्षण प्रतिवेदन</p> <p>८. सरी जाने ठाउँको वडा कार्यालयको अनुमति पत्र</p>	नियमानुसार	नियमानुसार	शिक्षा शाखा	नगर प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत
१५	न्यायीक समितिमा निवेदन पेश गर्न	<p>१. रितपूर्वकको निवेदन</p> <p>२. नागरिकताको प्रमाणपत्रको प्रतिलिपि</p>	रु १००, सम्बन्ध विच्छेदको हकमा रु १०००	सोही दिन	न्यायीक समिति	नगर प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत

१६	पशुमा कृतिम गर्भाधान (गाई/ भैसी/ बाखा / बंगुर)	१. पशुले भाले खोजेको १२ देखि १८ घण्टा भित्र सेवा केन्द्रमा जानकारी गराउनुपर्ने	रु ५०	सोही दिन	पशु विकास शाखा	नगर प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत
१७	पशु कृषक समूह / समिति दर्ता	१. समूह वा समितिको निवेदन २. समूह गठन निर्णयको प्रतिलिपी ३. समितिका पदाधिकारीहरूको नागरिकताको प्रमाणपत्रको प्रतिलिपीहरू ४. सम्बन्धित वडा कार्यालयको सिफारिस	समूहले गर्ने कारोवारको मूल्यांकन अनुसार	प्रमाण पुगेको निवेदन उपर तत्काल	पशु विकास शाखा	नगर प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत
१८	मृत पशुको विमा सिफारिश	१. निवेदन २. पशु उपचार गरेको रिपोर्ट ३. विमा गरेको तथा प्रिमियम बुझाएको कागजात ४. निवेदकको नागरिकताको प्रमाणपत्र ५. वडा कार्यालयबाट निरीक्षण गराइ पशुको मृत्यु भएको व्यहोराको सिफारिश ६. स्थलगत सर्जिमिन मुचुल्का	रु ३००	सोही दिन	पशु विकास शाखा	नगर प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत
१९	पशुहरूको उपचार मेडिकल वा सर्जिकल उपचार	१. सम्बन्धित पशुसेवा शाखा/केन्द्रमा पशुहरूको दर्ता गराउने	गाई/भैसी रु १०, भेडा/बाखा/ बंगुर/खरायो रु ५, घोडा/खच्चड /हात्ती रु ५०, कुखुरा/हाँस/ बट्टाई /परेवा रु ५, कुकुर/बिरालो रु २५	सोही दिन	पशु विकास शाखा	नगर प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत
२०	पशुहरूको रगत,	१. तोकिए बमोजिम नमुना संकलन गरी सम्बन्धित पशुसेवा	गोवर रु	सोही दिन	पशु विकास	नगर प्रमुख

	गोबर, पिसाव वा अन्य परिक्षण	शाखा/केन्द्रमा ल्याइ दर्ता गराउने	१०, पिसाव रु १०, दुध रु ५०		शाखा	तथा प्रमुख प्रशासकीय अधिकृत
२१	रेविज खोप लगाउने	१. परामर्श लिइ कृषक आफैले रेविजको खोप किनेर ल्याउनुपर्ने	गाई/भैसी रु १०, भेडा/बाखा/ बंगुर/खरायो रु ५, घोडा/खच्चड /हात्ती रु ५०, कुखुरा/हाँस/ बट्टाई /परेवा रु ५, कुकुर/बिरा लो रु २५	सोही दिन	पशु विकास शाखा	नगर प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत
२२	ऋण सिफारिस( पशु पंक्षीपालन व्यवसाय)	१. निवेदन २. नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ३. सम्बन्धित वडाको सिफारिस ४. परियोजनाको फरम्याट	सिफारिस गरिने रकम अनुसार	साधारण सिफारिस सोही दिन, व्यवसायीक कार्ययोजना बनाउन १ हप्ता	पशु विकास शाखा	नगर प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत
२३	पशु शव परिक्षण	१. पशुपंक्षी सोही दिन मरेको हुनुपर्ने २. मरेको पशुको शव सम्बन्धित निकायमा उपयुक्त किसिमबाट ल्याएको हुनुपर्ने ३. पुरानो, सडेगलेको, दुर्गन्धित पशु/पंक्षीको शव परिक्षण नगरिने	गाई/भैसी रु १००, भेडा/ बाखा रु ५०, घोडा/खच्चड /हात्ती रु	सोही दिन	पशु विकास शाखा	नगर प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत



			२००, कुखुरा/हाँस रु २०, कुकुर/बिरा लो रु १५०			
२४	सहकारी संस्था दर्ता	१. निवेदन २. सहकारी संस्थाको प्रस्तावित विनियम, ३. सहकारी संस्था सञ्चालनको सम्भाव्यता अध्ययन प्रतिवेदन, ४. सदस्यले लिन स्वीकार गरेको शेयर संख्या र शेयर रकमको विवरण ५. कार्यालय रहने सम्बन्धित वडाको सिफारिश पत्र	नियमानुसार	३० दिन	सहकारी शाखा	नगर प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत
२५	संस्था दर्ता सिफारिस	१. विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि २. संस्था भाडामा बस्ने भए सम्झौता पत्र र बहाल कर तिरेको रसिद ३. संस्था आफ्नै घरमा बस्ने भए सोको जग्गाधनी प्रमाण पूर्जा र नक्सा पास प्रमाण पत्रको प्रतिलिपि ४. चालु आ.व.को सम्पत्ति कर तिरेको रसिद	रु १०००	प्रमाण पुगेको निवेदन उपर तत्काल	सामाजिक विकास शाखा	नगर प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत
२६	वाली, तरकारी, फलफूल तथा अन्य खेतीसम्बन्धी परामर्श	१. सम्बन्धित व्यक्तिको निवेदन	निशुल्क	प्रमाण पुगेको निवेदन उपर तत्काल	कृषि शाखा	नगर प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत
२७	कृषक समुह दर्ता	१. निवेदन २. विधानको प्रतिलिपि ३. समूहको निर्णयको प्रतिलिपि ४. सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र ५. कृषक समूहको सदस्यको व्यक्तिगत विवरण फारम	निशुल्क	प्रमाण पुगेको निवेदन उपर तत्काल	कृषि शाखा	नगर प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत
२८	साना सिचाई कार्यक्रम	१. कृषक समुह दर्ता प्रमाणपत्रको प्रतिलिपि २. जल उपभोक्ता समितिको प्रमाणपत्रको प्रतिलिपि ३. वडा कार्यालयको सिफारिस ४. पूर्णरूपमा भरेको आवेदन फारम	रु १००	नियमानुसार	कृषि शाखा	नगर प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत

		५. साना सिचाई मागसम्बन्धि समितिको निर्णयको प्रतिलिपि				
२९	रासायनिक मल कारोबार दर्ताको सिफारिस	१. निवेदन २. संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि ३. संस्थाको व्यवस्थापकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ४. वार्षिक लेखा परिक्षण प्रतिवेदन प्रतिलिपि ५. मूल्य अभिवृद्धि कर वा पान दर्ता प्रमाणपत्रको प्रतिलिपि ६. सहकारी संस्थाको निर्णयको प्रतिलिपि ७. सहकारी संस्था दर्ता भएको १ वर्ष भएको हुनुपर्ने ८. सम्बन्धित वडा कार्यालयको सिफारिस	रु ३००	प्रमाण पुगेको निवेदन उपर तत्काल	कृषि शाखा	नगर प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत
३०	खुद्रा विषादी विक्रेता इजाजतपत्र नविकरण सिफारिस	१. सक्कल इजाजतपत्र २. निवेदन ३. नागरिकता प्रमाणपत्रको प्रतिलिपि ४. सम्बन्धित वडा कार्यालयको सिफारिस	रु ३००	प्रमाण पुगेको निवेदन उपर तत्काल	कृषि शाखा	नगर प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत
३१	सिचाई प्रयोजनको लागि विजुली मिटर जोड्ने सिफारिस	१. निवेदन फारम २. सम्बन्धित वडा कार्यालयको सिफारिस ३. विद्युत लोड स्विकृती ४. नागरिकता प्रमाणपत्रको प्रतिलिपि ५. कम्तिमा १० कठ्ठा जग्गाको लालपुर्जाको प्रतिलिपि ६. कृषि उपशाखाको सिफारिस	रु ३००	प्रमाण पुगेको निवेदन उपर तत्काल	कृषि शाखा	नगर प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत
३२	जेष्ठ नागरिक परिचय पत्र	१. निवेदन फारम २. साठी वर्ष उमेर पुगेको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ३. नागरिकतामा ठेगाना फरक भएमा वसाईसराई प्रमाणपत्रको प्रतिलिपि वा बसोबास प्रमाणितको फोटोकपी ४. दुई प्रति फोटो	निशुल्क	प्रमाण पुगेको निवेदन उपर तत्काल	महिला, बालबालिका तथा समाज कल्याण शाखा	नगर प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत
३३	अपांग परिचय पत्र वितरण	१. स्वीकृत ढाँचामा निवेदन २. जन्म दर्ता/ नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ३. सरकारी अस्पतालको सिफारिस ४. अपांगता देखिने पासपोर्ट साइजको २ वटा फोटो ५. सम्बन्धित वडा कार्यालयको सिफारिस	निशुल्क	नियमानुसार	महिला, बालबालिका तथा समाज कल्याण शाखा	नगर प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत

३४	मानव वेचविखनमा परेका पिडित तथा प्रभावित महिला तथा बालवालिकालाई उद्धार तथा पुनर्स्थापना सहयोग	१. रित पुगेको निवेदन २. सम्बन्धित वडा कार्यालयको सिफारिस ३. सरकारी अस्पतालमा उपचार गरेको जाँचपूर्जी ४. न्यायीक समितिको सिफारिस	निशुल्क	१५ दिन	महिला, बालवालिका तथा समाज कल्याण शाखा	नगर प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत
३५	सम्पत्ती कर	१. स्वीकृत ढाँचामा निवेदन २. ना.प्र.प. वा आधिकारीक परीचय पत्रको प्रतिलिपि ३. जग्गाधनी पूर्जाको प्रतिलिपि ४. गत वर्षको तिरो तिरेको रसिद ५. पक्किक घर भएकोमा घर नक्शा पास प्रमाणपत्रको प्रतिलिपि ६. जग्गाको कि.नं. र सडक स्पष्ट भएको प्रमाणित नक्शाको प्रतिलिपि	सम्पत्तिको मूल्यांकन अनुसार	प्रमाण पुगेको निवेदन उपर तत्काल	राजश्व शाखा	नगर प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत
३६	बहाल कर	१. निवेदन २. जग्गाधनी पूर्जाको प्रतिलिपि ३. घरधनीको नागरिकताको प्रतिलिपि ४. घर भाडामा लिन दिन गरिएको सम्झौताको प्रतिलिपि ५. अधिल्लो आ.व.मा कर तिरेको रसिदको प्रतिलिपि ६. घरधनीको सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि	घर बहाल रकमको १० प्रतिशत	प्रमाण पुगेको निवेदन उपर तत्काल	राजश्व शाखा	नगर प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत
३७	धितो/ सम्पत्ति मूल्यांकन	१. रितपूर्वकको निवेदन २. नागरिकताको प्रमाण पत्रको प्रतिलिपि, जग्गाधनी पूर्जाको प्रतिलिपि, नाता प्रमाणित ३. फर्म दर्ता प्रमाण पत्रको प्रतिलिपि ४. कन्सल्टेन्सीहरुबाट गरिएको मूल्यांकन ५. कर चुक्ता प्रमाण पत्र, तिरो तिरेको रसिदको प्रतिलिपि	मूल्यांकन गरिने सम्पत्ति अनुसार	प्रमाण पुगेको निवेदन उपर तत्काल	प्राविधिक / प्रशासन शाखा	नगर प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत
३८	प्राकृतिक प्रकोप सहायता	१. लाभग्राहीको सहायता माग गरेको व्यहोरा खुलाएको निवेदन २. स्थानीय स्तरको प्रहरी प्रतिवेदनको मुचुल्का ३. सम्बन्धित वडा कार्यालयको सिफारिस	निशुल्क	निर्णय आदेश भएपछि तुरुन्त	वातावरण तथा प्रकोप व्यवस्थापन	नगर प्रमुख तथा प्रमुख प्रशासकीय

		४. नगर विपद व्यवस्थापन समितिको निर्णय			शाखा	अधिकृत
३९	सूचना, तथ्यांक, श्रोत, नक्शा आदि उपलब्ध गराउने	१. आवश्यक विवरण सहितको निवेदन २. शुल्क र दस्तुर बुझाएको रसिद ३. प्रयोजन स्पष्ट खुलाएको हुनु पर्ने	नियमानुसार	नियमानुसार	सूचना शाखा	नगर प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत
४०	व्यवसाय/ फर्म/ सप्लायर्स सूचिकरण/नवि करण गर्न	१. तोकिएको ढाँचामा निवेदन २. फर्म/व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि ३. मूल्य अभिवृद्धि कर वा पान दर्ता प्रमाणपत्रको प्रतिलिपि ४. घर धनीसँगको सम्झौता पत्र ५. करचुक्ता प्रमाणपत्रको प्रतिलिपि	निशुल्क	प्रमाण पुगेको निवेदन उपर तुरुन्त	जिन्सी शाखा	नगर प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत